

वर्तमान अवस्था / प्रक्रिया नीति

-कोभिड-१९ महामारीको प्रभावको कारणले गर्दा जापान प्रवेशमा ढिलाइ भएको विदेशी नागरिकहरूको निम्ति जापान अध्यागमन सेवा एजेन्सीले आप्रवासन स्वीकृतिको लागि चाहिने बसोबास योग्यता प्रमाणपत्र (यसपछि “योग्यता प्रमाणपत्र” भनिनेछ)को मान्यता अवधिलाई बढाउन विशेष उपायहरू लागु गर्दै आएको छ।
- वर्तमान स्थितिलाई ध्यानमा राख्दै, **जापान अध्यागमन सेवा एजेन्सीले योग्यता प्रमाणपत्रको म्याद अवधि थप विस्तार गर्न निम्न उपायहरू लिनेछ।** (तलको “नयाँ प्रक्रिया” हेर्नुहोस्)। साथै, २०२२ अगस्त १ तारिकमा वा त्यस मिति पछि जारी गरिएको योग्यता प्रमाणपत्र जारी गरिएको ददनबाट ३ महिनासम्म मान्य हुनेछ।

***प्रमाणपत्रको उद्देश्य भनेको जारी गरिएको समयमै अवतरणका लागि सर्तहरूको पर्याप्तता प्रमाणित गर्ने हो। यसको वैधता अवधिको अत्यधिक विस्तारले प्रवेशको समय र प्रमाणपत्र जारी गरिएको समय बीचको परिस्थितिमा परिवर्तनको सम्भावना बढाउन सक्छ। तसर्थ, प्रमाणपत्रको वैधता अवधि तल सूचीबद्ध अवधि समाप्त भएपछि थप विस्तार गर्न सकिँदैन। यद्यपि, अधिल्लो पटकको निवेदन प्रकृत्यामा परिवर्तन नभई २०२३ जनवरी ३१ तारिकसम्म योग्यता प्रमाणपत्र जारीको निवेदन दिने भएमा आधारभूत रूपमा (१) पहिले जारी गरिएको योग्यता प्रमाणपत्र (मूल वा प्रतिलिपि) र (२) जापान भित्र्याउने निकायद्वारा तयार गरिएको बयानपत्र पेश गरेमा तुरुन्त नयाँ बसोबास योग्यता अनुमति प्रमाणपत्र जारी गरिनेछ। विस्तृत जानकारीको लागि [यहाँ](#) हेर्नुहोस्।**

हालसम्मको प्रक्रिया

नयाँ प्रक्रिया

- (1) दायरामा पर्ने बसोबास योग्यता (भिसा)
बसोबास योग्यता प्रमाणपत्र आवश्यक पर्ने सम्पूर्ण बसोबास योग्यता (भिसा)
- (2) दायरामा पर्ने क्षेत्र
सम्पूर्ण देश वा क्षेत्रहरू
- (3) दायरामा पर्ने बसोबास योग्यता प्रमाणपत्र
२०२० जनवरी १ तारिक पछि जारी गरिएको
- (4) मान्य मानिने अवधि
• २०२० जनवरी १ तारिकदेखि २०२२ जनवरी ३१ तारिकसम्म जारी गरिएको बसोबास योग्यता प्रमाणपत्र
→ **२०२२ जुलाई ३१ तारिकसम्म**
• २०२२ फेब्रुअरी १ तारिकदेखि २०२२ जुलाई ३१ तारिकसम्म जारी गरिएको बसोबास योग्यता प्रमाणपत्र
→ **जारी गरिएको दिनदेखि “६ महिनासम्म” मान्य**
- (5) मान्य मानिने सर्तहरू
अन्य देश वा क्षेत्रमा भएको जापानको दूतावास आदिमा भिसा जारी आवेदन दिँदा, जापान भित्र्याउने निकाय आदिले “यसपछि पनि, बसोबास योग्यता प्रमाणपत्र जारी आवेदन दिएको बेलाको गतिविधि विवरण अनुसार जापान भित्र्याउनु सम्भव छ” भनेर भनेको कुराको लिखित कागजात पेश गर्ने खण्डमा
सन्दर्भ फाराम अनुसचि नं १ को भिसा (उदाहरण : प्रविधि /मानविकी/अन्तर्राष्ट्रिय सेवा, विद्यार्थी आदिको) को लागि >
सन्दर्भ फाराम अनुसचि नं २ को भिसा (उदाहरण : जापानी नागरिकको परिवार आदि, तेइज्युस्या आदि) को लागि >
***भिसा निवेदन गरेको ३ महिना कटेको खण्डमा माथि उल्लेखित कागजातहरू पुन पेश गर्नुहोस्।**

- (1) दायरामा पर्ने बसोबास योग्यता (भिसा)
बसोबास योग्यता प्रमाणपत्र आवश्यक पर्ने सम्पूर्ण बसोबास योग्यता (भिसा)
- (2) दायरामा पर्ने क्षेत्र
सम्पूर्ण देश वा क्षेत्रहरू
- (3) दायरामा पर्ने बसोबास योग्यता प्रमाणपत्र
२०२० जनवरी १ तारिकमा वा त्यसपछि जारी गरिएको
- (4) मान्य मानिने अवधि
• **२०२० जनवरी १ तारिकदेखि २०२२ अप्रिल ३० तारिकसम्म जारी गरिएको बसोबास योग्यता प्रमाणपत्र**
→ **२०२२ अक्टोबर ३१ तारिकसम्म**
• **२०२२ मे १ तारिकदेखि २०२२ जुलाई ३१ तारिकसम्म जारी गरिएको बसोबास योग्यता प्रमाणपत्र**
→ **जारी गरिएको दिनदेखि “६ महिनासम्म” मान्य**
- (5) मान्य मानिने सर्तहरू
अन्य देश वा क्षेत्रमा भएको जापानको दूतावास आदिमा भिसा जारी आवेदन दिँदा, जापान भित्र्याउने निकाय आदिले “यसपछि पनि, बसोबास योग्यता प्रमाणपत्र जारी आवेदन दिएको बेलाको गतिविधि विवरण अनुसार जापान भित्र्याउनु सम्भव छ” भनेर भनेको कुराको लिखित कागजात पेश गर्ने खण्डमा
सन्दर्भ फाराम अनुसचि नं १ को भिसा (उदाहरण : प्रविधि /मानविकी/अन्तर्राष्ट्रिय सेवा, विद्यार्थी आदिको) को लागि >
सन्दर्भ फाराम अनुसचि नं २ को भिसा (उदाहरण : जापानी नागरिकको परिवार आदि, तेइज्युस्या आदि) को लागि >
***भिसा निवेदन गरेको ३ महिना कटेको खण्डमा माथि उल्लेखित कागजातहरू पुन पेश गर्नुहोस्।**